

אֵין	הַמָּוֹת	בְּיוֹם	שְׁלוֹשׁוֹן	וְאֵין	הַרוּחַ	אֶת־	לְכָלוֹא	בְּרוּחַ	שְׁלִיט	אָדָם	אֵין	8
र-छैन	मृत्युको	दिनमा	अधिकार	र-छैन	प्राण	प्राणलाई	रोक्न	प्राणमाथि	अधिकारी	मानिस	छैन	
H0369	H4194	H3117	H7983	H0369	H7307	H0853	H3607	H7307	H7989	H0120	H0369	

מְשַׁלְחַת	וְלֹא־	יִמְלֹט	רָשַׁע	אֶת־	בְּעֵלְיוֹ:
छुट्टी	र-छैन	छुटाउने	दुष्टताले	आफना	मालिकहरूलाई
H4917	H3808	H4422	H7562	H0853	H1167

कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाउँमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।

אֶת־	כָּל־	זֶה	רְאִיתִי	וְנִתְּנוֹן	אֶת־	לְבִי	לְכָל־	מַעֲשֵׂהָ	אֲשֶׁר	נַעֲשָׂה	תַּחַת	9
यो	सबै	यो	मैले-देखें	र-लगाएँ	आफ्नो	हृदय	सबै	काममा	जो	गरिन्छ	मुनि	
H0853	H3605	H2088	H7200	H5414	H0853	H3605	H4639	H4639	H7911	H4194	H8478	

הַשֶּׁמֶשׁ	עֵת	אֲשֶׁר	שָׁטַט	הָאָדָם	בְּאָדָם	לְרַע	לֹא:
सूर्य	समय	जब	शासन-गर्छ	मानिसले	मानिसमाथि	हानिको-लागि	उसको
H8121	H6256	H7980	H0120	H0120	H0120	H0120	

मैले यी सब कुराहरू देखें। यस संसारमा घट्ने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचें र देखें कि मानिस अरूमाथि शासन गर्ने शक्ति पाउन सदा संघर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्।

וּבְכֹן	רְאִיתִי	רָשָׁעִים	קְבָרִים	וְנָאוֹ	וּמִמְקוֹם	קְרוֹשׁ	יְהִלְכוּ	וּשְׁתַּכְּחוּ	בְּעִיר	אֲשֶׁר	10
र-त्यसैले	मैले-देखें	दुष्टहरू	गाडिएका	र-आए	र-पवित्र-ठाउँबाट	पवित्र	हिँड्ने-गरे	र-बिसिए	शहरमा	जहाँ	
H7200	H7563	H6912	H0935	H4725	H6918	H1980	H7911	H7911	H7911	H7911	

כֶּן־	עָשָׂו	גַּם־	זֶה	הַקָּבָל:
त्यस्तै	गरेका-थिए	यो-पनि	यो	व्यर्थ
H1571	H2088	H1892		

मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुन्छन्। त्यो पनि अर्थहीन नै हो।

אֲשֶׁר	אֵין־	נַעֲשָׂה	פְּתוּגָם	מַעֲשֵׂהָ	הֲרָעָה	מְהֵרָה	עַל־	כֶּן	מְלֹא	לֵב	11
किनभने	छैन	दिइँदैन	दण्ड	कुर्म	खराबको	चाँडो	यसकारण	त्यसैले	भरिन्छ	हृदय	
H0369	H6599	H4639	H4120	H4390	H1571	H3045	H0589	H0589	H0589	H0589	

בְּנֵי־	הָאָדָם	בָּהֶם	לְעֵשׂוֹת	רָע:
मानिसका-छोराहरूको	मानिसको	तिनीहरूमा	गर्न	खराबी
H0120				

कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिचकिचाउँदैनन्।

אֲשֶׁר	חַטָּא	עָשָׂה	רָע	מָאֵת	וּמֵאֲרִיךְ	לֹא	גַּם־	אֲנִי	אֲשֶׁר	12
यद्यपि	पापीले	गर्छ	खराब	सय	र-लामो-बाँच्छ	उसलाई	तर-पनि	म	कि	
H2398	H3967	H0748	H1571	H3045	H0589					

יְהִי־הֹ	טוֹב	לְיָרְאֵי	הָאֱלֹהִים	אֲשֶׁר	יִירָאוּ	מִלְּפָנָיו:
हुन्छ	राम्रो	डराउनेहरूलाई	परमेश्वरको	जसले	डराउन्छन्	उसको-सामु
H1961	H3372	H0430	H3372	H3372	H3372	H6440

एउटा पापीले सयौं पाप-कर्म गरिस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो।

וְטוֹב־	לֹא־	יְהִי־הֹ	לְרָשָׁע	וְלֹא־	יָאֲרִיךְ	יָמִים	כַּצֵּל	אֲשֶׁר	אֵינְנוּ	יָרָא	13
र-राम्रो	हुनेछैन	हुनेछ	दुष्टलाई	र-लामो-हुनेछैन	लम्ब्याउनेछैन	दिनहरू	छायाईँ	किनभने	उसलाई-छैन	डर	
H3808	H3808	H1961	H7563	H3808	H0748	H3117	H6738	H0369	H0369	H3373	

מִלְּפָנָיו	אֱלֹהִים:
सामु	परमेश्वरको
H6440	H0430

खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाया झैं लामो हुँदैन।

14	יֵשׁוּעַ	הַבָּלָה	אֲשֶׁר	נֶעֱשְׂהָ	עַל־	הָאָרֶץ	אֲשֶׁר	יֵשׁוּעַ	צַדִּיקִים	אֲשֶׁר	מִיָּעַ	אֵלֶּהֶם
	छ	व्यर्थता	जो	हुन्छ	पृथ्वी	माथि	कि	छन्	धार्मिकहरू	जसलाई	हुन्छ	तिनीहरूलाई
	H3426	H1892				H0776		H3426	H6662		H5060	H0413

धार्मिकहरूको	धार्मिकहरूको-कर्मजस्तो	तिनीहरूलाई	जसलाई-हुन्छ	दुष्टहरू	र-छन्	दुष्टहरूको	दुष्टहरूको-कर्मजस्तो
H6662	H4639	H0413	H5060	H7563	H3426	H7563	H4639

אֲמַרְתִּי	שָׁנָה	זָה	הַבָּלָה:
मैले-भनें	यो-पनि	यो	व्यर्थ
H0559	H1571	H2088	H1892

यो धर्तीमा अर्को कुरो पनि छ जुन म ठिक ठान्दिनँ। दुष्ट मानिसलाई दुष्ट कुराहरूले घट्नु पर्थ्यो अनि असल मानिसलाई असल कुरा। तर कहिले काहीं असल मानिसलाई दुष्ट कुराहरू घट्छ, र दुष्ट मानिसलाई असल कुराहरू। यो गल्ती भएको जस्तो लाग्छ।

15	וְשִׁבְחָהּ	אֲנִי	אֶת־	הַשְּׂמֹחָה	אֲשֶׁר	אֵינָה	טוֹב	לְאָדָם	תַּחַת	הַשְּׁמֶשׁ
	र-मैले-प्रशंसा-गर्ने	म	आनन्दको	आनन्दलाई	किनभने	छैन	राम्रो	मानिसको-लागि	मुनि	सूर्य
	H0589	H0853	H8057	H0369	H0120	H8478	H8121			

जो	जीवनका	दिनहरू	परिश्रममा	साथ-दिन्छ	र-यो	र-आनन्द-मात्र	र-पिउनु	खानु	केवल	बाहेक
H3117	H5999	H1931	H8055	H8354	H0398					

נָתַן־	לּוֹ	הָאֱלֹהִים	תַּחַת	הַשְּׁמֶשׁ:
दिनुभयो	उसलाई	परमेश्वरले	मुनि	सूर्य
H5414	H0430	H8478	H8121	

यसैकारण मैले निश्चय गर्ने जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किन? किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठिन काम दिनुभएको छ त्यसको आनन्द लिनमा सहायता मिल्छ।

16	כְּאֲשֶׁר	נָתַתִּי	אֶת־	לְבִי	לְדַעַת	הַכְּמָה	וְלִרְאוֹת	אֶת־	הָעֵינָן	אֲשֶׁר	נֶעֱשְׂהָ	עַל־
	जब	मैले-लगाएँ	आफ्नो	हृदय	जान्न	बुद्धि	र-देख्न	व्यस्तता	व्यस्तता	जो	हुन्छ	पृथ्वी
	H0776	H1571	H3117	H3915	H8142	H2451	H7200	H0853	H6045			

הָאָרֶץ	כִּי	גַם	בְּיוֹם	וּבְלֵילָהּ	שָׁנָה	בְּעֵינָיו	אֵינְנוּ	רְאָה:
माथि	किनभने	अनि	दिनमा	र-रातमा	निद्रा	आँखाले	देख्दैन	देख्दैन
H0776	H1571	H3117	H3915	H8142	H2451	H0369	H7200	

यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्ययन गर्ने। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि।

17	וְרֵאִיתִי	אֶת־	כָּל־	מַעֲשֵׂהָ	הָאֱלֹהִים	כִּי	לֹא	יִוָּכַל	הָאָדָם	לְמַצּוֹא	אֶת־
	र-मैले-देखें	सबै	सबै	काम	परमेश्वरको	किनभने	सक्दैन	मानिसले	मानिसले	पत्ता-लगाउन	काम
	H7200	H0853	H3605	H4639	H0430		H3808	H3201	H0120	H4672	H0853

काम	जो	हुन्छ	मुनि	सूर्य	किनभने	यद्यपि	परिश्रम-गर्छ	मानिसले	खोज्न	तर-पाउनेछैन
H4639	H8478	H8121	H7945	H5998	H0120	H1245	H3808	H0120	H3808	

יְמַצָּא	וְגַם	אִם־	יֵאמַר	הַחֲכָם	לְדַעַת	לֹא	יִוָּכַל	לְמַצָּא:
पाउनेछैन	र-अनि	यदि	भन्छ	बुद्धिमानले	जान्न	सक्दैन	पाउनेछैन	पत्ता-लगाउन
H4672	H1571	H0559	H2450	H3045	H3808	H3201	H4672	

परमेश्वरले गरेका थुप्रै कामहरू पनि मैले देखें। अनि परमेश्वरले जति काम यस भूमिमा गर्नुभयो त्यो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न जति कोशिश गरून बुझ्दैनन् कुनै ज्ञानीले परमेश्वरको काम म बुझ्छु भने पनि त्यो साँचो होइन। ती सब कुरा कसैले बुझ्न सक्दैनन्।